



देवघाट गाउँपालिका
तनहुँ जिल्ला, गण्डकी प्रदेश

देवघाट गाउँपालिका राजपत्र

गाउँ कार्यपालिकाद्वारा प्रकाशित

खण्ड: २

संख्या: १०

मिति: २०७५/०७/२०

भाग - १

देवघाट गाउँपालिका

गाउँ कार्यपालिका (कार्य विभाजन) (प्रथम
संशोधन) नियमावली, २०७५

गाउँ कार्यपालिका (कार्य विभाजन) (प्रथम संशोधन) नियमावली, २०७५

गाउँ कार्यपालिका (कार्य विभाजन) नियमावली, २०७४ लाई संशोधन गर्न वाञ्छनीय भएकोले गाउँ कार्यपालिका (कार्य विभाजन) नियमावली, २०७४ को दफा ७ को उपदफा १ ले अधिकार प्रयोग गरि देवघाट गाउँ कार्यपालिकाको मिति २०७५/०७/२० को २९ औं बैठकले गाउँ कार्यपालिका (कार्य विभाजन) नियमावली, २०७४ संशोधन गरेको छ ।

१. नियमावलीको नियम २ को खण्ड (घ) को "कार्यकारी अधिकृत" को सट्टा "प्रमुख प्रशासकीय अधिकृत" भन्ने राखिएको छ ।
२. नियमावलीको अनुसूची – १ र २ मा उल्लेख भएको शाखा अन्तर्गतका उपशाखा, कार्यालय भन्ने सट्टा इकाई राखिएको छ ।
३. नियमावलीको अनुसूची – १ र २ को आर्थिक विकास शाखा अन्तर्गतका कार्यालय, उपशाखा, इकाईको सट्टा देहायका इकाईहरू राखिएको छ ।
 - क) कृषि तथा पशु-पंक्षी इकाई
 - ख) वन तथा भू-संरक्षण इकाई
 - ग) उद्योग, वाणिज्य तथा उद्यमशिलता विकास इकाई
 - घ) रोजगार प्रवर्द्धन, गरिबी न्यूनिकरण तथा सहकारी इकाई
४. नियमावलीको अनुसूची – १ र २ को सामाजिक विकास शाखा अन्तर्गत रहेका कार्यालय, उपशाखा, इकाईको सट्टा देहायका इकाईहरू राखिएको छ ।
 - क) आधारभूत तथा माध्यमिक शिक्षा इकाई
 - ख) युवा, खेलकुद तथा अतिरिक्त क्रियाकलाप इकाई
 - ग) आधारभूत स्वास्थ्य इकाई
 - घ) खानेपानी, सरसफाई तथा स्वच्छता इकाई
 - ङ) लैङ्गिक समानता तथा सामाजिक सुरक्षा इकाई
 - अ) लैङ्गिक समानता तथा महिला मामिला
 - आ) बालबालिका, किशोर किशोरी मामिला
 - इ) जेष्ठ नागरिक तथा अपाङ्गता मामिला
 - च) संघ संस्था परिचालन इकाई
 - गैरसरकारी संस्था मामिला
 - टोल विकास संस्था मामिला
 - अन्य संघ संस्था मामिला
 - छ) सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता इकाई
 - ज) भाषा, संस्कृति, सम्पदा, ललित कला तथा पर्यटन प्रवर्द्धन इकाई
५. नियमावलीको अनुसूची – २ को द्रष्टव्य मा देहायको विषय थप गरिएको छ ।

वडा सचिव पद रिक्त रहेको अवस्थामा पदपूर्ति नहुँदा सम्म आवश्यकता र अवस्था अनुसार एक वडाको सचिवलाई अर्को वडाको सचिवको समेत कामकाज गर्न खटाउन सकिनेछ त्यसैगरी गाउँ कार्यपालिका अन्तर्गतका जुन सुकै विषयगत शाखा तथा अन्तर्गतका जुन सुकै कर्मचारीलाई वडा सचिवको कामकाज गर्न खटाउन सकिनेछ ।

आज्ञाले
रमेश सुवेदी
प्रमुख प्रशासकीय अधिकृत